



अन्तर्वार्ता सिट





यो आफूले लेख्नुपर्छ !
आवेदनपत्र सँगसँगै आफैले पेस गर्नुपर्छ।
आवश्यक विद्यालय र आवश्यक नभएका विद्यालय छन्।

面接シート		申込番号
志願者氏名	中学校名	立
志願先	(県・市) 立	高等学校
<small>① 面接の質問内容の参考とするため、次のことについて記入してください。2、3については、写真も添付してください。</small> <small>② このシートは面接の参考資料で、履歴に添付資料にはしません。</small>		
1	なぜこの学校に入りたいのですか。	
2	中学校での教科等の学習活動に対して、どのような意欲をもって取り組みましたか。	
	どのような意欲をもって取り組みましたか。	
	えていますか。	

किन यो विद्यालयमा प्रवेश गर्न चाहनुहुन्छ?

माध्यमिक विद्यालय अध्ययन गर्दा मेहनत गरेका कुरा

अतिरिक्त क्रियाकलाप, समिति, भोलन्टियर इत्यादि मेहनत गरेका कुरा

आफ्नो राम्रो पक्ष

【記入上の注意】 1 空欄は記入しないこと。 2 特別に留意して記入すること。鉛筆書きも可。写真等は貼付けないこと。

त्यसपछि अन्तर्वार्ता हुन्छ। गाइडबुकको पृष्ठ 8 हेर्नुहोस्। यस अन्तर्वार्ता सिट आफैले लेखेर, जाँच दिने उच्च माध्यमिक विद्यालयमा आवेदनपत्र सँगसँगै पेस गर्नुपर्छ।

सबैजसो उच्च माध्यमिक विद्यालयमा आवश्यक पर्छ।

लेख्ने विषयवस्तुहरू

1. “किन यो विद्यालयमा प्रवेश गर्न चाहनुहुन्छ?”
2. “माध्यमिक विद्यालय अध्ययन गर्दा मेहनत गरेका कुरा”
3. “अतिरिक्त क्रियाकलाप, समिति, भोलन्टियर इत्यादि मेहनत गरेका कुरा”
4. “आफ्नो राम्रो पक्ष”

अन्तर्वार्ता सिट, अन्तर्वार्ताको लागि सन्दर्भ सामग्री स्वरूप हुनेछ।

लेखेको विषयवस्तु मूल्याङ्कन भन्ने गर्ने गरेको छैन।

अन्तर्वार्ता लिने शिक्षकले, यो पढेर कस्तो प्रश्न सोध्ने भनेर सोच्नुहुन्छ।

आफूलाई सोध्ने हुन्थ्यो जस्तो लागेको, अपिल गर्न मन लागेको कुरा राम्ररी लेख्नुहोस्।

जापानी भाषा अझै अपर्याप्त रहेका व्यक्तिले मातृभाषामा लेखेको कुरालाई अनुवाद गराएर, आफूले सारेपनि हुन्छ।



अब, अन्तर्वाताको स्थिति हेरी हेरौं !
अन्तर्वाता, साधारण भर्नामा पनि विशेष भर्नामा पनि,
दुवैमा हुन्छ।



अन्तर्वार्ता, एकजनाले लिनुहुन्छ। एकजनालाई 10 मिनेट जति लाग्छ।

अन्तर्वार्ता सिटमा लेखेको कुरा पनि सोधिन्छ।
नअतालियोस् भनेर पटकपटक अभ्यास गरौं।

अन्तर्वार्ताको पोइन्ट

1) ठुलो स्वरले स्पष्टसँग जवाफ दिने

2) पहिरन र व्यवहारमा सतर्क!

3) प्रश्न नबुझेको बेलामा . . .

「すみません。もう一度お願いします。」
いちど ねが

अन्तर्वार्ताको पोइन्ट . . .

1) ठुलो स्वरले स्पष्टसँग जबाफ दिऔं।

2) पहिरन, माध्यमिक तहका विद्यार्थीले विद्यालयको पोसाक लगाएर दिनुपर्छ। जापानको माध्यमिक विद्यालयमा नगएका व्यक्तिले ब्लेजर जस्ता फर्मल पहिरन लगाए ठिक हुन्छ जस्तो लाग्छ।

विनम्र व्यवहार देखाएर दिनुहोस्।

3) यदि, प्रश्न नबुझेको बेलामा, चुप लागेर बस्नु राम्रो होइन। “जापानी भाषामा सुमिमासेन्, अर्थात् माफ पाउँ। मोउ इचिदो ओनेगाइसिमास, अर्थात् फेरि एकपटक भनिदिनुहोस्।” भनेर भनौं।